



थाक्रे गाँउ पालिका  
थाक्रे कार्यपालिकाको कार्यालय  
महादेवबेशी, धादिङ



बजेट बक्तव्य  
आ.व. २०७९/०८०



प्रस्तुतकर्ता  
यन्त्र बहादुर थापा  
उपाध्यक्ष

मिति २०७९/०३/१०

थाक्रे गाँउ पालिकाको दोस्रो गाँउसभाको प्रथम अधिवेशनमा उपाध्यक्ष श्री यन्त्रबहादुर  
थापा बाट प्रस्तुत आ.व. २०७९/०८० को बजेट तथा कार्यक्रम

श्री गाँउ सभाका अध्यक्ष ज्यू एवम् गाउँपालिका अध्यक्ष ज्यू,  
गाउँ सभाका सदस्यहरु  
प्रखुम प्रशासकीय अधिकृत ज्यू एवम् कर्मचारी मित्रहरु ।

आज हामीहरु थाक्रे गाँउपालिकाको दोस्रो गाँउसभाको पहिलो अधिवेशनमा उपस्थित भएका छौं । आजको यस गरिमामय सभामा उपस्थित सबैलाई हार्दिक अभिवादन सहित स्वागत गर्दछु । यस ऐतिहासिक अवसरमा नेपालको राजनैतिक परिवर्तनका लागी इतिहासमानै पहिलो पटक १० वर्षे महान जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन र विभिन्न आन्दोलनको जगमा संविधान सभाबाट जारी नेपालको जनमुखी संविधानले परिकल्पना गरेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा शान्ति सुरक्षा सुशासन भ्रष्टचारमा शुन्य सहनशिलता दिगो विकास र समृद्धिको आकांक्षा पुरा गर्न संघ, प्रदेश र स्थानीय तहको गठन भई स्थानीय तहको दोस्रो निर्वाचनबाट निर्वाचित भई पहिलो कार्यकालको कार्य सञ्चालनको दौडानमा छौं । संघ, प्रदेश र स्थानीय तहको बीचमा सहकार्यता समन्वय सहअस्तित्वबाट समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय लक्ष्य पुरा गर्नु हामी सबैको साझा दायित्व हो । यही राष्ट्रिय लक्ष्यलाई आत्मसाथ गर्दै हामीले पनि समृद्ध थाक्रे सुखी थाक्रेबासी बनाउने लक्ष्य लिएका छौं । देशको दिगो विकास, जनताको हकअधिकारको रक्षा गर्दै जनमुखी र जनपक्षीय काम गर्ने प्रतिबद्धताका साथ (अबको विजय यात्रा थाक्रे गा.पा को विकास समृद्धि रोजगारी र सुशासनको सुनिश्चितता) भन्ने थाक्रेको लक्ष्यलाई यस गरिमामय सभामा पेश गर्न चाहन्छु ।

नेपालको सार्वभौमसत्ता, स्वाधिनता, भौगोलिक अखण्डता, राष्ट्रिय हित र स्वाभिमान, लैंगिक समानता, लोकतन्त्र, गणतन्त्र, संविधान, समावेशीता, संघीयता पहिचान र वर्ग संघर्षको पक्षमा र शासकिय स्वरूप परिवर्तन सँग लड्ने, शामन्तबाद, पुँजीपति दलालको विरुद्धमा लड्दा आफ्नो अमूल्य ज्यान आहुति दिने ज्ञात-अज्ञात शहिदहरु प्रति भावपूर्ण श्रदाञ्जली अर्पण गर्दछु साथै घाइते तथा अपाङ्ग भई कष्टकर जिवन बिताइरहनु हुने सम्पूर्ण सहयोद्धाहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु । पहिलो गाँउसभाका पदाधिकारीहरुबाट प्राप्त अनुभव तथा ज्ञान हस्तान्तरण तथा मार्गदर्शनका लागी आभार व्यक्त गर्दछु । निर्वाचन पछिको पहिलो अधिवेशन सम्पन्न गर्न राय, सुझाव सहित सहयोग गर्नु हुने जनप्रतिनिधी, कर्मचारी, राजनैतिक दलहरु, समाजसेवी, बुद्धिजिवी, पत्राकार र विभिन्न विषयगत विज्ञहरु तथा सरोकारवाला सबैमा हार्दिक धन्यवाद सहित आगामी दिनमा पूर्णरूपमा सहयोग निरन्तरताको अपेक्षा गर्दछु ।

संविधानमा उल्लेखित राज्यको निर्देशक सिद्धान्त संघिय आर्थिक नीती प्रदेश सरकारको नीती दिगो विकासका लक्ष्य तथा पालिका बासीको आवश्यकतामा आधारित एकिकृत तथा आवधिक पालिका विकास योजना, बिषयगत क्षेत्र, विज्ञ तथा सरोकारवाला संस्थाहरुको सुझाव वर्तमान परिस्थितिको मूल्यांकन र उपलब्ध सिमित श्रोत साधनको आधारमा व्यवस्था सँगै नागरिकको अवस्था बदल्न यो बजेट तयार पारिएको छ । जनचाहनालाई संबोधन गर्ने क्रममा सिमित बजेटबाट असिमित मागहरु सम्बोधन गर्नु अवश्य पनि सहज र जनअपेक्षा अनुरूप माग पुरा गर्न सहज छैन तथापी गाँउपालिकाको वर्तमान आवश्यकता र दिर्घकालिन विकास लक्ष्य पुरा गर्न दिगो विकासमा टेवा पुग्ने र पालिकाबासीको जिवन स्तरमा प्रत्यक्ष सरोकार राख्ने प्रकृतिका योजनाहरु एवं रोजगारी सृजना गर्नसक्ने योजनाहरुलाई प्राथमिकतामा राखी बजेट विनियोजन गरेको छु ।

आदरणीय सभाध्यक्ष ज्यू,

आगामी आर्थिक वर्षको बजेट तर्जुमा गर्दा निम्न दस्तावेजहरूलाई आधार मानेर गरेको

छुः

१. नेपालको संविधान
२. स्थानिय तहको वार्षिक योजना तथा वजेट तर्जुमा दिग्दर्शन, २०७४ (परिमार्जित)
३. स्थानिय सरकार संचालन ऐन, २०७४
४. राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोग ऐन, २०७४
५. अन्तर सरकारी वित्त व्यवस्थापन ऐन, २०७४
६. संघिय र प्रदेश सरकारले जारी गरेको नीति कानुन र मापदण्डहरू
७. संघिय सहकार, प्रदेश सरकार तथा थाक्रे गाँउलिकाको आवधिक विकास योजनाहरू
८. गाँउपालिकाको आन्तरिक श्रोत
९. टोल, बस्ति, वडा कार्यालय तथा विषयगत समितिहरूबाट प्राथमिकता निर्धारण भई आएका योजना तथा कार्यक्रमहरू
१०. गाँउ पालिकाको आन्तरिक श्रोत साधन
११. संघ र प्रदेश सरकारले अवलम्बन गरेका आर्थिक नीतिहरू
१२. विभिन्न साझेदार संस्थाहरूसँग भएका सहकार्यको प्रतिबद्धता आदि
१३. संघिय तथा प्रदेश सरकारबाट प्राप्त वित्तिय हस्तान्तरण सम्बन्धि मार्गदर्शन

आदरणीय सभाध्यक्ष ज्यू,

म आगामी आर्थिक वर्षको बजेटको उद्देश्य प्राथमिकता तथा आय व्यवयको विवरण प्रस्तुत गर्न चाहान्छु ।

उद्देश्यहरु :

१. एकिकृत गाँउपालिका विकास योजना बमोजिम भौतिक पूर्वाधारको विकास गर्ने,
२. दिगो विकासका लक्ष्यहरु पूरा गर्ने,
३. शिक्षा, स्वास्थ्य तथा सामाजिक कल्याणमा गाँउपालिकाको भूमिका प्रभावकारी रूपमा निर्वाह गर्ने,
४. चुस्त दुरुस्त प्रभावकारी सेवा मार्फत् सुशासन, पारदर्शिता र मितव्ययीतामा आधारित गाँउपालिका निर्माण गर्ने,
५. मौलिक हकको रूपमा गरेको गाँस, वास, कपास तथा आधारभुत स्वास्थ्य सेवा लगायतको आवश्यकताहरुको परिपुर्ति गर्ने,
६. रोजगारी सिर्जना तथा उत्पादन र उत्पादकत्व वृद्धि गर्ने
७. उपलब्ध श्रोत र साधनको उच्चतम प्रयोग गर्दै सन्तुलित र न्यायोचित वितरण गर्ने

## प्राथमिकताका विषयहरू :

१. आर्थिक विकास तथा गरिबी निवारणमा प्रत्यक्ष योगदान पुर्याउने
२. उत्पादनमूलक तथा छिटो प्रतिफल प्राप्त गर्न सकिने
३. जनताको जिवनस्तर, आम्दानी र रोजगारी बढ्ने
४. द्वन्द्व पिडित, वेपत्ता तथा शहिदका परिवारहरूलाई उचित व्यवस्थापन गर्ने
५. भुकम्पले क्षतिग्रस्त भएका र राज्यबाट सुविधा नपाएका जनताको आवास निर्माणमा आवश्यक सहयोग गर्ने
६. स्थानिय सहभागीता जुट्ने, स्वयंसेवा परिचालन गर्न सकिने तथा लागत कम लाग्ने
७. स्थानिय स्रोत, साधन र सिपको अधिकतम प्रयोग हुने
८. महिला, बालबालिका तथा पिछडिएका क्षेत्र र समुदायलाई प्रत्यक्ष लाभ पुग्ने
९. लैङ्गीक समानता र सामाजिक समावेशीकरण अभिवृद्धी हुने
१०. दिगो विकास, वातावरणीय संरक्षण तथा सम्बर्द्धन गर्न सघाउ पुर्याउने
११. भाषिक तथा सांस्कृतिक पक्षको जगेर्ना र सामाजिक सद्भाव तथा एकता अभिवृद्धिमा सघाउ पुर्याउने
१२. स्थानिय वडाभेला तथा कार्यपालिकाले निर्धारण गरेका अन्य विषयहरू

आदरणीय सभाध्यक्ष ज्यू,

अब म चालु आ.व.को हाल सम्मको प्रगति विवरण पेश गर्दछु ।

चालु आ.व. २०७८।०७९ को मिति २०७९।०३।०९ गते सम्मको आम्दानी तथा खर्चको यथार्थ विवरण यस प्रकार रहेको छ :

### आम्दानी / खर्च विवरण

- चालु शीर्षकमा ४५ करोड ९२ लाख ११ हजार रुपैया विनियोजन भएकोमा ३० करोड ३९ लाख ६० हजार खर्च भएको छ । यो खर्च रकम कुल विनियोजनको ६६ प्रतिशत हुन आउँछ ।
- पुजिगत शीर्षकमा ५९ करोड ४१ लाख ८४ हजार विनियोजन भएकोमा २८ करोड ३१ लाख ३४ हजार खर्च भएको छ । यो खर्च रकम कुल विनियोजनको ४८ प्रतिशत हुन आउँछ ।

समग्रमा आम्दानी / खर्च शीर्षकमा विनियोजन भएको कुल रकमको खर्च हालसम्म ५६ प्रतिशत रहेको छ ।

चालु आ.व को मिति २०७९/०३/०९ गते सम्मको प्रगति समिक्षा देहाय बमोजिम रहेको छ :

गाउँपालिका भित्रका मुख्य सडक तथा ११ वटै वडामा रहेका वडास्तरीय गौरवका सडकहरुमा यातायात सेवा वर्षै भरि सञ्चालन गरि आम नागरिकलाई आवतजावत गर्न सहज बनाउने लक्ष्यका साथ गाउँपालिकाको स्थापना देखिनै सञ्चालन गरिएका सडक स्तरोन्नतीका कार्य अन्तर्गत चालु आ.व का लागि विनियोजन भई सञ्चालनमा रहेका योजनाबाट हालसम्म भौतिक प्रगति तर्फ ढलान ७११ मिटर र ५२ कि.मि ग्राभेलिङ कार्य सम्पन्न भईसकेको छ । यसैगरि नयाँ Track निर्माण तर्फ ५५ सय मिटर कार्य सम्पन्न भईसकेको छ । यस अवधिमा ६३ सय मिटर पक्की नाला निर्माण भएको छ । ७ वटा कजवे र ७१ वटा ह्युम पाइप सहितको पक्की कल्भर्ट निर्माण भएको छ । १८ सय मिटर भन्दा बढी आर सि सि कुलो निर्माण सम्पन्न भईसकेको छ । एक घर एक धारा कार्यक्रम अन्तर्गत ९० प्रतिशत भन्दा बढी काम सम्पन्न भईसकेको छ । गाउँपालिका क्षेत्रभित्र सेफहाउस लगायत ३२ वटा सामुदायिक भवनको निर्माण सम्पन्न भईसकेको छ । यसैगरी केहि वडा कार्यालयहरुको भवन तथा गाउँपालिका भवनको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । त्यसैगरि चालु आ.व मा मठमन्दिर, गुम्बा, मदरसा लगायतका सांस्कृतिक तथा पुरातात्विक सम्पदाहरु २२ वटा सम्पन्न भईसकेको छ ।

**आदरणीय सभाध्यक्ष महोदय,**

अब म यस गाउँपालिकाको आगामी आ.व २०७९/०८० को कुल आय र विषयगत क्षेत्रमा विनियोजन गरिएको अनुमानित विवरण यस सम्मानित सभामा प्रस्तुत गर्न अनुमती चाहन्छु ।

• आ.व २०७९/०८० को अनुमानित आय विवरण प्रस्तुत गर्दछु :

क) केन्द्रिय सरकारबाट वित्तिय समानिकरण अनुदान रु १७ करोड ७७ लाख ।



ख) प्रदेश सरकार तर्फबाट वित्तिय समानिकरण अनुदान रु १ करोड ७८ लाख ८८ हजार ।

ग) केन्द्रिय सरकारबाट सशर्त अनुदान रु २० करोड ७९ लाख ।

घ) प्रदेश सरकारबाट सशर्त अनुदान रु २ करोड ८६ लाख ८६ हजार ।

ङ) केन्द्रिय सरकारको राजश्व बाँडफाडबाट रु ९ करोड ७९ लाख ८२ हजार ।

च) प्रदेश सरकारको राजश्व बाँडफाडबाट २ करोड १५ लाख ८० हजार ।

छ) केन्द्रिय समपुरक अनुदान रु ७० लाख र विशेष अनुदान रु २ करोड ७० लाख ।

ज) प्रदेश समपुरक अनुदान रु २ करोड ९९ लाख ७० हजार ।

झ) अन्तरिक राजश्व र गत वर्षको अल्या (अनुमानित) रकम रु २८ करोड ७१ लाख ५ हजार ।

ञ) अन्य आय (जिल्ला समन्वय समिति) रु २ करोड ।

• अब म आ.व २०७९/०८० को व्यय विवरण पेश गर्दछु :

जम्मा बजेट : ९२ करोड २८ लाख ११ हजार मध्ये आर्थिक विकास तर्फ रु ८ करोड १९ लाख ४० हजार, सामाजिक विकास तर्फ रु ३२ करोड २९ लाख ६० हजार, पूर्वाधार विकास तर्फ रु ३९ करोड ३६ लाख १६ हजार, कार्यालय तथा प्रशासनिक तर्फ रु ९ करोड ५० लाख र सुशासन तथा अन्तरसम्बन्धित क्षेत्र तर्फ रु २ करोड ९२ लाख ९५ हजार विनियोजन गरेको छु ।

आदरणीय सभाध्यक्ष ज्यू,

आगामी आर्थिक वर्ष २०७९/०८० को लागि विनियोजन गरिएको कुल बजेट रु ९२ करोड २८ लाख ११ हजार रुपैयाँ को क्षेत्रगत विवरण पेश गर्दछु ।

क	आर्थिक विकास	८ करोड १९ लाख ४० हजार
१	कृषि	५ करोड १५ लाख ४० हजार
२	उद्योग	१ करोड १८ लाख
३	पर्यटन	६३ लाख
४	सहकारी	६ लाख ५० हजार
५	सिंचाइ	१ करोड १६ लाख ५० हजार
ख	सामाजिक विकास	३२ करोड २९ लाख ६० हजार
१	शिक्षा	१९ करोड ३८ लाख ६० हजार
२	स्वास्थ्य	५ करोड ४३ लाख
३	खानेपानी तथा सरसफाई	३ करोड २१ लाख ५० हजार
४	लैंगिक समानता तथा सामाजिक समावेशीकरण	१ करोड ७ लाख
५	युवा तथा खेलकुद	१ करोड १६ लाख
६	सामाजिक सुरक्षा तथा संरक्षण	९५ लाख ५० हजार
७	श्रम तथा रोजगारी	१ करोड ८ लाख
ग	पूर्वाधार विकास	३९ करोड ३६ लाख १६ हजार
१	यातायात पूर्वाधार	२४ करोड ६८ लाख ९३ हजार
२	भवन आवास तथा सहकारी विकास	११ करोड ६३ लाख २८ हजार
३	उर्जा	३८ लाख
४	सम्पदा पूर्वाधार	२ करोड ६५ लाख ९५ हजार

घ	सुशासन तथा अन्तरसम्बन्धित क्षेत्र	२ करोड ९२ लाख ९५ हजार
१	विपद् व्यवस्थापन	१ करोड ३४ लाख ९५ हजार
२	शान्ति तथा सुव्यवस्था	४३ लाख ५० हजार
३	कानून तथा न्याय	४५ लाख
४	तथ्याङ्क प्रणाली	२६ लाख
५	गरिबी निवारण	४३ लाख ५० हजार
ड	कार्यालय सञ्चालन तथा प्रशासनिक	९ करोड ५० लाख
१	कार्यालय सञ्चालन तथा प्रशासनिक	९ करोड ५० लाख
		९२ करोड २८ लाख ११ हजार

आदरणीय सभा अध्यक्ष महोदय,

अन्त्यमा चालु आ.व.को हालसम्मको आय व्ययको विवरण (गाउँपालिकाको कार्यालय र वडा कार्यालयबाट भएका आयोजनागत विनियोजन एवं संशोधन समेत), आय व्ययको संशोधित अनुमान, आगामी आर्थिक वर्षको विषय क्षेत्रगत, आयोजनागत बजेटको अनुमानित विवरण समेटिएको वार्षिक योजना पुस्तिका छिट्टै सार्वजनिक गरिनेछ । प्रस्तुत बजेट तर्जुमा गर्ने प्रक्रियामा प्रत्यक्ष तथा परोक्ष रूपमा सहयोग पुऱ्याउनुहुने गाउँपालिका अध्यक्ष ज्यू, कार्यपालिका सदस्य ज्यू, गाउँसभा सदस्य ज्यू, विज्ञ महानुभावहरु, राजनीतिज्ञ ज्यूहरु लगायत सम्पूर्ण थाक्रेवासी दाजुभाई तथा दिदीबहिनी एवं अहोरात्र खटिने कर्मचारी मित्रहरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।

धन्यवाद ।

यन्त्र वहादुर थापा

उपाध्यक्ष

थाक्रे गाउँपालिका

मिति २०७९ आषाढ १० गते ।